

**नेपाल आयल निगम लिमिटेड**  
**आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम**  
**स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)**

पाठ्यक्रम योजनालाई निम्नानुसारका दुई चरणमा विभाजन गरिएको छ :

**प्रथम चरण :-** लिखित परीक्षा

पूर्णाङ्क :- २००

**द्वितीय चरण :-** अन्तर्वार्ता

पूर्णाङ्क :- ३०

**परीक्षा योजना (Examination Scheme)**

**१. प्रथम चरण : लिखित परीक्षा**

**पूर्णाङ्क :- २००**

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्न संख्या X अङ्क	समय
प्रथम	शासकीय प्रबन्ध र विकास	१००	४०	विषयगत - तर्कयुक्त विश्लेषणात्मक	६ प्रश्न X १० अङ्क = ६०	३ घण्टा
				विषयगत - समस्या समाधान	२ प्रश्न X २० अङ्क = ४०	
द्वितीय	सेवा सम्बन्धी	१००	४०	विषयगत - तर्कयुक्त विश्लेषणात्मक	६ प्रश्न X १० अङ्क = ६०	३ घण्टा
				विषयगत - समस्या समाधान	२ प्रश्न X २० अङ्क = ४०	

**२. द्वितीय चरण : अन्तर्वार्ता**

**पूर्णाङ्क :- ३०**

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली
अन्तर्वार्ता	३०	मौखिक

**द्रष्टव्य :**

- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
- प्रथम र द्वितीयपत्रको लिखित परीक्षा छुट्टाछुट्टै हुनेछ ।
- लिखित परीक्षामा सोधिने **प्रश्नसंख्या र अङ्कभार** यथासम्भव सम्बन्धित पत्र/विषयमा दिईए अनुसार हुनेछ ।
- विषयगत प्रश्नको हकमा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोध्न सकिने छ ।
- विषयगत प्रश्नमा प्रत्येक पत्र/विषयका प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन् । परिक्षार्थीले प्रत्येक खण्डका प्रश्नको उत्तर सोही खण्डका उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
- यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भएतापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम, विनियम तथा नीतिहरू परीक्षाको मितिभन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भन्धनु पर्दछ ।
- प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ ।
- पाठ्यक्रम स्वीकृत मिति :- २०८०/०८/११**

नेपाल आयल निगम लिमिटेड  
आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम  
स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)  
प्रथम पत्र : शासकीय प्रबन्ध र विकास  
खण्ड (क) – (५० अङ्क)  
(३ प्रश्न × १० अङ्क र १ प्रश्न × २० अङ्क)

१. शासकीय प्रबन्धका विविध पक्षहरू

- १.१ शासकीय (Governance) प्रबन्धको अवधारणा, विशेषता र यसका विविध पक्षहरू
- १.२ संविधानवाद, नेपालमा संवैधानिक विकासक्रम र नेपालको संविधान
- १.३ राज्यशक्तिको बाँडफाँड, शक्ति पृथकीकरण र सन्तुलन
- १.४ संघ, प्रदेश र स्थानीय तहको काम, कर्तव्य र अधिकार
- १.५ कानूनको शासन, लोकतान्त्रिक मूल्य मान्यता, सुशासन र पारदर्शिता
- १.६ सार्वजनिक बडापत्र (Public Charter)
- १.७ सामाजिक न्याय, सामाजिक सुरक्षा र समावेशीकरण
- १.८ सूचनाको हक र पारदर्शिता
- १.९ कम विकसित तथा भूपरिवेष्टित राष्ट्रको अधिकार

२. सार्वजनिक सेवा व्यवस्थापन (Public Service Management)

- २.१ सार्वजनिक सेवाको अवधारणा, विशेषता र आधारभूत मान्यताहरू (Values)
- २.२ सार्वजनिक सेवाको प्रारूप निर्माण, व्यवस्थापन र चुनौती
- २.३ सरकार तथा सार्वजनिक संस्थान तथा कम्पनीबाट प्रवाह गरिने सेवाहरू र सेवाको मूल्यांकन, पृष्ठपोषण तथा गुनासो व्यवस्थापन, ग्राहक सम्पर्क व्यवस्थापन (Customer Relations Management) र सेवाग्राही सन्तुष्टी सर्वेक्षण
- २.४ सार्वजनिक जवाफदेहिता, उत्तरदायित्व, जिम्मेवारी, नैतिकता, ईमान्दारिता र व्यवसायिकताको आवश्यकता, यसका निर्धारक मानक तथा आयामहरू
- २.५ संगठनात्मक कार्यसंस्कृति
- २.६ नागरिक कर्तव्य, आध्यात्मिकता (Spirituality), मानवीय मूल्य र मान्यता र सेवा प्रवाहमा नागरिक संलग्नता
- २.७ सेवा प्रवाहमा विद्युतीय शासन (e- Governance)
- २.८ संगठित अपराध : विद्युतीय अपराध (Cyber-crime), मिलेमतो (Cartelling), एकाधिकार (Monopoly), भ्रष्टाचार र मुद्रा निर्मलीकरण (Money Laundering)

खण्ड (ख) – (५० अङ्क)

(३ प्रश्न × १० अङ्क र १ प्रश्न × २० अङ्क = ५० अङ्क)

३. विकासका आयामहरू

- ३.१ विकासको अवधारणा, यसका विविध पक्षहरू र नवीनतम उपागमहरू
- ३.२ विकासका आयामहरू – मानव विकास, गरिबी निवारण, जलवायु परिवर्तन, लैंगिक सवाल, विश्वव्यापीकरण, आर्थिक उदारिकरण, समावेशी विकास, विविधता व्यवस्थापन, सन्तुलित विकास, गैह्र सरकारी क्षेत्र र विकास

नेपाल आयल निगम लिमिटेड

आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम

स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)

- ३.३ दिगो विकास लक्ष्यहरू र नेपालको प्रयास, उपलब्धी तथा चुनौती
- ३.४ नेपालमा योजनावद्ध विकास, उपलब्धी र चुनौती तथा चालु आवधिक योजना
- ३.५ विपद संवेदनशील विकास र हरित विकासको अवधारणा
- ३.६ आयोजना/परियोजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन
- ३.७ परियोजना विश्लेषण (Project analysis) तथा परियोजना व्यवस्थापन
- ३.८ परियोजना चक्र (Project cycle), कार्य शर्त (Terms of Reference), परियोजना प्रस्ताव (Project Proposal), व्यवसायिक योजना तथा रणनीतिक व्यवस्थापन
- ३.९ सार्वजनिक नीजि साभेदारी (PPP) र मिश्रित लगानी (Blending Finance) को अवधारणा र नेपालमा यसको प्रयोग

४. सार्वजनिक वित्त व्यवस्थापन

- ४.१ विश्व अर्थ व्यवस्था र नेपालको अर्थ व्यवस्था
- ४.२ सार्वजनिक वित्त व्यवस्थापन (सार्वजनिक आय, खर्च तथा ऋण)
- ४.३ नेपालमा बजेट तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- ४.४ सार्वजनिक वित्तीय उत्तरदायित्व र जिम्मेवारी
- ४.५ नेपालका सार्वजनिक संस्थानको वित्तीय स्रोत परिचालनको अवस्था र चुनौतीहरू
- ४.६ वित्तीय विश्लेषणका विभिन्न विधिहरू (Methods of financial analysis)
- ४.७ नेपालको सार्वजनिक संस्थान तथा पब्लिक लिमिटेड कम्पनीको लेखा (IFRS /NFRS) सम्बन्धी अवधारणा तथा लेखापरीक्षण
- ४.८ मौद्रिक तथा वित्तीय नीति
- ४.९ नेपालमा बैदेशिक सहायता र बैदेशिक लगानीको आवश्यकता, उपयोग र चुनौती
- ४.१० संयुक्त राष्ट्रसंघ (UNO), विश्व बैंक, एशियाली विकास बैंक तथा अन्य बहुपक्षीय एवं द्विपक्षीय सहयोग नियोगहरू
- ४.११ अन्तर्राष्ट्रिय व्यापार प्रणाली, तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (OPEC) र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार सम्बन्धी जानकारी
- ४.१२ विश्वव्यापार संगठन (WTO), नेपालको विश्व व्यापार संगठनमा सहभागिता र चुनौती
- ४.१३ विदेशी विनिमय प्रणाली

नेपाल आयल निगम लिमिटेड  
आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम  
स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)  
द्वितीय पत्र : सेवा सम्बन्धी  
खण्ड (क) – (५० अङ्क)

(३ प्रश्न × १० अङ्क र १ प्रश्न × २० अङ्क)

१. लेखा र लेखा प्रणाली सम्बन्धी आधारभूत अवधारणा
  - १.१ लेखाको अवधारणा, उद्देश्य र सिद्धान्तहरू
  - १.२ लेखा प्रणालीको परिचय र प्रकार
  - १.३ नगदमा आधारीत लेखा प्रणाली, प्रोदभावी लेखा प्रणाली, प्रतिबद्धता लेखा प्रणाली, कोष लेखा प्रणाली तथा बजेट लेखा प्रणाली - अर्थ, आवश्यकता र उपयोगको अवस्था
  - १.४ शाखागत लेखापालन र विभागीय लेखापालन
  - १.५ सार्वजनिक सम्पती, निर्माण, धरौटी लेखा तथा जिन्सी लेखा
  - १.६ उत्तरदायित्व लेखा प्रणालीको अवयव, आवश्यकता र परिणाममुखी व्यवस्थापन प्रणाली
  - १.७ वित्तीय, लागत तथा व्यवस्थापकीय लेखा प्रणालीको आवश्यकता, महत्व, उपादेयता
  - १.८ पुंजीगत (Capital) तथा आयगत (Revenue) खर्च सम्बन्धी अवधारणा
  - १.९ नेपालको सार्वजनिक खरिद प्रणाली र यसको वर्तमान अवस्था
  - १.१० संगठित संस्थाहरूको आर्थिक कारोवार : परिचय, विशेषता, कारोवार विश्लेषण, प्रारम्भिक लेखाङ्कन, खातामा प्रविष्टि र प्रतिवेदन सम्बन्धी व्यवस्था
  - १.११ वित्तीय लेखांकन, व्यवस्थापन लेखांकन, लागत लेखांकन, आम्दानी लेखांकन, जिम्मेवारी लेखांकन
२. लेखा अभिलेख
  - २.१ लेखाङ्कन समिकरण
  - २.२ खाता सूची (Charts of Accounts)
  - २.३ राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS)
  - २.४ अन्तिम लेखा : वित्तीय विवरण, पूँजी तथा राजस्व खर्चमा भिन्नता, व्यापारिक खाता, नाफा नोक्सान खाता, वासलात, सन्तुलन परीक्षण र बैंक हिसाव मिलान विवरण
  - २.५ लेखा अभिलेखमा देखिने त्रुटी तथा सुधार गर्ने तरिका
  - २.६ विभिन्न आवधिक आर्थिक तथा वित्तीय प्रतिवेदन, सो सम्बन्धी कानूनी व्यवस्था, प्रतिवेदन तयार गर्ने विधि, प्रकृया र प्रतिवेदन प्रस्तुतीकरण
  - २.७ विनिमय पत्र र प्रतिज्ञा पत्र
३. आर्थिक विवरण र लेखांकन नीतिहरू
  - ३.१ लेखांकन अभिलेख प्रवाह
  - ३.२ आर्थिक कारोवारको विश्लेषण र लेखांकनका चरणहरू
  - ३.३ प्रारम्भिक लेखांकन र खातामा प्रविष्टि
  - ३.४ शेयर पूँजीमा भएको परिवर्तन
  - ३.५ आधारभूत वित्तीय विवरणहरूको तयारी
  - ३.६ आर्थिक विवरणहरू
    - ३.६.१ आय तथा व्यय विवरण
    - ३.६.२ वासलात
    - ३.६.३ नगद प्रवाह विवरण

नेपाल आयल निगम लिमिटेड  
आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम

स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)

- ३.६.४ फण्ड (Fund) प्रवाह विवरण
- ३.६.५ Pro-active Disclosure
- ३.७ वित्तीय/आर्थिक विश्लेषण
- ३.८ लेखांकन नीतिहरू
  - ३.८.१ ह्यास कट्टी
  - ३.८.२ वक्यौता (Debtors) व्यवस्थापन
  - ३.८.३ खरीद व्यवस्थापन
  - ३.८.४ जिन्सी खर्च र मुल्यांकन
  - ३.८.५ चालु पूंजी व्यवस्थापन
  - ३.८.६ कम्पनी स्थापना, शेयर र ऋणपत्र
  - ३.८.७ शेयरको लेखांकन व्यवस्था
  - ३.८.८ ऋणपत्रको लेखा व्यवस्था
  - ३.८.९ पूंजी संरचना (Capital Structure) को लेखांकन
  - ३.८.१० मुल्यस्तर (Price Level) परिवर्तनको लागि लेखा विधि
  - ३.८.११ पूंजीगत बजेट तथा लगानी
  - ३.८.१२ लागत केन्द्र, मुनाफा केन्द्र, लगानी केन्द्र
- ३.९ लेखांकन समायोजन (Accounting adjustments)

४. वित्तीय जवाफदेहिता (Fiscal accountability system)

- ४.१ सार्वजनिक वित्त व्यवस्थापनमा सदाचार र आध्यात्मिकता (Spiritualism)
- ४.२ सार्वजनिक कोषको उपयोगमा नैतिकता र नैतिकताका सवाल (Ethical issues)
- ४.३ भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रणका चुनौतीहरू
- ४.४ सार्वजनिक जवाफदेहिता, पारदर्शिता र खुला सरकार
- ४.५ नेपालको सार्वजनिक जवाफदेहिता संयन्त्र
- ४.६ वित्तीय कार्यकुशलता मापन गर्ने साधनहरू
- ४.७ वित्तीय जवाफदेहिता आश्वस्त तुल्याउने कानूनी र संस्थागत प्रावधानहरू
- ४.८ लेखा उत्तरदायी व्यक्तिको भूमिका, पेशागत आचरण, नैतिकता र ईमान्दारिता

५. लेखामान सम्बन्धी सामान्य जानकारी

- ५.१ लेखामानको अर्थ आवश्यकता महत्व र उपादेयता
- ५.२ नेपाल लेखामान (NAS)
- ५.३ नेपाल वित्तीय प्रतिवेदन मान (NFRS)
- ५.४ अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन प्रणाली (IFRS)
- ५.५ नेपाल सार्वजनिक क्षेत्र लेखामान (NPSAS)

खण्ड (ख) - (५० अङ्क)

(३ प्रश्न × १० अङ्क र १ प्रश्न × २० अङ्क)

६. आर्थिक प्रशासन

- ६.१ आर्थिक प्रशासनको अर्थ, क्षेत्र र कार्य
- ६.२ आर्थिक अनुशासन र वित्तीय व्यवस्थापन
- ६.३ बजेटको अर्थ, सिद्धान्त, प्रकार र महत्व

नेपाल आयल निगम लिमिटेड  
आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम

स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)

- ६.४ बजेट तर्जुमा, कार्यान्वयन र नियन्त्रण
- ६.५ वित्तीय योजना (Financial planning)
- ६.६ एकल खाता कोष : परिचय, उद्देश्य, विशेषता तथा महत्व
- ६.७ कर : सिद्धान्त, प्रकार तथा महत्व
- ६.८ नेपालमा कर प्रणाली: वर्तमान स्वरूप र कार्यान्वयनको अवस्था (मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, भंसार महसूल, स्थानीय कर तथा अन्य करहरू)
- ६.९ अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड

७. वैदेशिक सहायतामा संचालित आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी व्यवस्था

- ७.१ वैदेशिक सहायता (ऋण तथा अनुदान) मा संचालित कार्यक्रम तथा आयोजनाको कार्यक्रम तथा क्रियाकलाप निर्धारण तथा तर्जुमा प्रकृया
- ७.२ कार्यक्रम तथा आयोजनामा वैदेशिक सहायता प्राप्त गर्ने चरण तथा कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने पक्ष
- ७.३ वैदेशिक सहायताको प्रकार, भुक्तानी, लेखांकन तथा प्रतिवेदन गर्नुपर्ने प्रावधान
- ७.४ वैदेशिक सहायताका आयोजनाहरूमा कोषपूर्ति कोष (Imprest Fund) तथा डेजीग्नेटेड कोष (Designated Fund), सोधभर्ना तथा कोषपूर्ति (Reimbursement and Replenishment), शोधन भौचर (Disbursement Voucher) सम्बन्धी प्रावधान, आवश्यकता, परिचालन र नेपालमा यसको कार्यान्वयनको अवस्था
- ७.५ वैदेशिक सहायता प्रदान गर्ने द्विपक्षीय तथा बहुपक्षीय अन्तर्राष्ट्रिय विकास तथा वित्तीय र द्विपक्षीय संस्था - विश्व बैंक, एशियाली विकास बैंक, युरोपियन यूनियन, अमेरिकी सहयोग नियोग, जापान, अन्तर्राष्ट्रिय वित्तीय संस्था र अन्तर्राष्ट्रिय मुद्रा कोषको वैदेशिक सहयोग सम्बन्धी भूमिका

८. लेखा परीक्षण तथा नियन्त्रण

- ८.१ लेखापरीक्षणको परिचय, उद्देश्य, सिद्धान्त र प्रकार
- ८.२ आन्तरिक नियन्त्रण प्रणाली र यसका तरीका
- ८.३ कार्यमूलक लेखापरीक्षण, व्यवस्थापन लेखापरीक्षण, कर लेखापरीक्षण, प्राविधिक परीक्षण
- ८.४ बेरुजुको प्रकार, प्रवृत्ति, बेरुजु फछ्यौट र वित्तीय जोखिम (Fiduciary Risk) न्यूनिकरण तथा आर्थिक अनुशासनमा लेखा परीक्षणको भूमिका
- ८.५ सरकारी स्वामित्वका संगठित संस्थाको लेखापरीक्षण व्यवस्था
- ८.६ सङ्गठित संस्थाको लेखापरीक्षण प्रतिवेदन प्रणाली र प्रतिवेदनको पारदर्शिता तथा संस्थाको वित्तीय सुशासनमा परेको प्रभाव
- ८.७ लेखापरीक्षण तथा सार्वजनिक सुनवाई, सामाजिक तथा जनलेखापरीक्षण (Social and Public Audit) र सार्वजनिक सुनुवाई (Public Hearing) को सम्बन्ध र आवश्यकता
- ८.८ नेपाल लेखा परीक्षणमान- NSA 200, 210, 230, 240, 300, 320, 550 & 580
- ८.९ लेखापरीक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू - महालेखा परीक्षक, ICAN, INTOSAI, ASOSAI

९. वित्त व्यवस्थापन

- ९.१ वित्त व्यवस्थापनका सिद्धान्तहरू
- ९.२ वित्तीय विवरण विश्लेषण (Financial Statement Analysis)

**नेपाल आयल निगम लिमिटेड**  
**आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम**

स्तर : अधिकृत, सेवा : अप्राविधिक, समूह : लेखा, तह : ९, पद : उप निर्देशक (लेखा)

- ७.३ लाभ हानी पारविन्दू विश्लेषण (Break-even Point Analysis)
- ७.४ जोखिम विश्लेषण (Risk Analysis)
- ७.५ पूँजीको स्रोत र यसको उपयोगको विश्लेषण
- ७.६ सार्वजनिक वित्त व्यवस्थापनका अवयवहरू र नवीन प्रयोगहरू
- ७.७ नीति, योजना र कार्यक्रमका विविध पक्षहरू र नेपालमा यसको प्रयोग
- ७.८ सार्वजनिक खर्च, सार्वजनिक आय र सार्वजनिक ऋण
- ७.९ संयुक्त लगानी वित्त व्यवस्थापन (Consortium Investment/Joint Investment Management)
- ७.१० नेपालमा पूँजीवजारको अवस्था
- ७.११ वित्तीय संधिगतता- नेपालको तीन तहका सरकारका आम्दानी, खर्च तथा श्रोत परिचालन सम्बन्धी व्यवस्था, अवसर तथा चुनौतीहरू
- ७.१२ सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकार
- ७.१३ वित्तीय व्यवस्थापनमा नियमनकारी निकायहरू : नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था, नेपाल लेखामान र लेखापरीक्षणमान बोर्डको भूमिका
- ७.१४ नेपाल आयल निगमको आम्दानी, खर्च, राजस्व, अनुदान, बजेट तर्जुमा, निकास, प्रतिवेदन, नियन्त्रण, अनुगमन तथा मूल्यांकन सम्बन्धी व्यवस्था र सो मा सूचना प्रविधिको प्रयोग, चुनौती र सुधारका क्षेत्रहरू

**१०. सम्बद्ध कानूनहरू**

- १०.१ नेपालको संविधान
- १०.२ नेपाल आयल निगम लिमिटेड प्रबन्धपत्र तथा नियमावली
- १०.३ नेपाल आयल निगम लिमिटेडको आर्थिक प्रशासन तथा खरीद सम्बन्धी विनियमावली, २०६४
- १०.४ सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४
- १०.५ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
- १०.६ आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९
- १०.७ मुल्य अभिवृद्धि कर ऐन, २०५२ तथा मुल्य अभिवृद्धि कर नियमावली, २०५३
- १०.८ लेखा परीक्षण ऐन, २०७५
- १०.९ कम्पनी ऐन, २०६३
- १०.१० नेपाल राष्ट्र बैंक ऐन २०५८
- १०.११ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३
- १०.१२ स्थानीय सरकार संचालन ऐन, २०७४
- १०.१३ सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४
- १०.१४ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
- १०.१५ श्रम ऐन, २०७४
- १०.१६ बोनस ऐन, २०३०
- १०.१७ भ्रष्टाचार निवारण ऐन, २०५९